

१. नयाँ बर्षको बिदाका दिनहरुमा संचालन हुने सेवाहरु बारे जानकारी !

शियाकुस्यो, प्रधान कार्यालय तथा प्रत्येक सोउगोउ शिस्योहरु समेत सन् २०२२ सालको डिसेम्बर महिनाको २९ तारिक देखि सन् २०२३ सालको जनवरी महिनाको ३ तारिक सम्म बन्द रहनेछन् ।

यस अवधिमा, कन्भिनियंस स्टोरहरुबाट प्रमाणपत्र जारी गरिने सेवा पनि उपलब्ध हुने छैनन् ।

जन्म दर्ता, सम्बन्ध विच्छेद सूचना तथा मृत्यु आदिको सूचनाको लागि मात्र, शियाकुस्यो प्रधान कार्यालयको पहिलो तल्लाको दक्षिण पश्चिम कुनाको सुरक्षाकर्मी कोठामा सम्पर्क राख्न सकिन्छ ।

अनि, उक्त अवधिको फोहोर संकलन, संकलन क्यालेण्डर अनुसार गरिनेछ । जनवरी महिनाको १, २ र ३ तारिकमा भने संकलन गरिने छैन ।

यहाँहरु सबैको समझदारी र सहयोगको लागि अनुरोध गरिन्छ ।

२. बिजुली/ग्यास र खाद्य पदार्थहरुको भाऊ आकसिएकोले आपातकालीन सहयोग बारे जानकारी !

सम्पूर्ण घरपरिवारले सन् २०२२ सालको प्रति व्यक्ति दरमा निवास कर छूट पाएका परिवार र, जनवरी २०२२ पछि घरेलु वित्तमा अचानक परिवर्तन भएका परिवारहरुलाई, सहयोग बापत ५०,००० येन नगद प्रदान गरिनेछ ।

कर छूट पाएका परिवारहरुलाई, यहि डिसेम्बर महिनको पहिलो भागतिर, शियाकुस्योबाट पुष्टिकरण पत्र पठाईनेछ । कृपया उक्त पत्रको विवरण जाँच गरि प्रक्रिया चाल्नुहोला ।

थप रूपमा, घरेलु वित्तमा अचानक परिवर्तन भएका परिवारहरुका लागि सहयोग पाउनेहरुमा, सन् २०२२ सालमा परिवारका प्रत्येक सदस्यको एक बर्षको अपेक्षित बार्षिक आय कर-मुक्त भएका परिवार बराबर वा सो रकमभन्दा कम भएका परिवारहरु हुनेछन् ।

विस्तृत जानकारीका लागि, तोचिगी-शि काकाकु कोउतोउ किफुकिन् (भाऊ बृद्धि सहयोग) कल सेण्टर, फ़ोन २८-७७२१ मा सम्पर्क राख्नुहोला ।

३. ऊर्जा बचत घरेलु उपकरण प्रतिस्थापनमा अनुदान योजना बारे जानकारी !

बिजुलीको शुल्क कम गर्न प्रभावकारी हुने ऊर्जा बचत गर्ने घरेलु उपकरण, एयर कंडिशनर र रेफ्रिजरेटरहरू प्रतिस्थापन गर्न (बदल्न) लाग्ने खर्चको १ भाग अनुदान प्रदान गरिन्छ ।

खरिद अवधि सन् २०२१ सालको अक्टोबर २१ तारिक देखि २०२३ सालको फेब्रुअरी १५ तारिक सम्म रहेकोछ ।
र आवेदन अवधि सन् २०२२ सालको डिसेम्बर १ तारिक देखि सन् २०२३ सालको फेब्रुअरी महिनाको १५ तारिक सम्म रहेकोछ ।

लक्षित सामानहरूमा, प्रति इकाई १५०,००० येन वा सो भन्दा बढी मूल्यका नयाँ एयर कंडिशनरहरू पर्दछन् र एकीकृत ऊर्जा बचत स्तर ४ तारे भन्दा माथिका एयर कंडिशनर अथवा एकीकृत ऊर्जा स्तर ३ तारे भन्दा माथिका रेफ्रिजरेटरहरू पर्दछन् ।

उक्त सामानहरू, तोचिगी नगरको पसलबाट खरिद गरेको हुनुपर्नेछ ।

यो अनुदान, तोचिगी नगर भित्रका आवासीय घरमा र अवस्थित घरेलु उपकरणहरू प्रतिस्थापन गर्दा (बदल्दा) मात्र उपलब्ध हुनेछ ।

यस बाहेक, नगरभित्र बसोबास गर्ने, निवास दर्ता भएका र नगरकर भुक्तानीमा कुनै अपराध नगर्नेहरू मात्र यो अनुदानको लागि योग्य छन् ।

अनुदान रकम ३०,००० येन हो र यो एक परिवारको लागि एक अदत (इकाई) को लागि मात्र हो ।

लक्षित सामान खरिद गरेर, नगरभित्रको आवास घरभित्र प्रतिस्थापन गरिसकेपछि उक्त अनुदानको लागि आवेदन दिनुहोला । आवेदन पेश गर्ने निकाय, तोचिगी शियाकुस्यो प्रधान कार्यालयको दोश्रो तल्लाको कांक्योउ-का हो ।

४. बर्षको अन्त्यमा यातायात सुरक्षा अभियान बारे जानकारी !

यहि डिसेम्बर महिनाको ११ तारिक देखि ३१ तारिक सम्मको २१ दिनको अवधिमा, बर्ष अन्त्यको यातायात सुरक्षा अभियान संचालन गरिनेछ ।

“तोचिगीको यातायात शिष्टाचार सुधार गरौं” र “शिष्टाचार सुधार ! तपाईं यसको मुख्य पात्र हुनुहुन्छ” भन्ने नारा अंतर्गत, यातायात सुरक्षा बारे जागरूकता फैलाउन तथा यातायात दुर्घटनाहरूलाई रोक्न पूर्ण रूपमा कोशिस गरिनेछ ।

अभियानको केन्द्रविन्दु चाँही, बालबालिका र बृद्धहरूको यातायात दुर्घटनालाई रोक्न, मादक पदार्थ सेवन गरि सवारी चलाउन नदिन, बेलुकी ४ बजे सवारी साधनहरूको बत्ती बाल्न “लाईट फोर” अभियान, अनि राती आफ्नो अगाडी गईरहेको र विपरीत दिशाबाट आईरहेको सवारी साधन नभएको बेला बत्ती हाईबीममा लगाएर चलाउन “सैद्धान्तिक रूपमा हाईबीम” लाई प्रवर्द्धन गर्न, साइकलको लागि यातायात नियमहरूको पूर्णरूपले पालन गराउनका लागि हो ।

बर्षको अन्त्य अति व्यस्त समय हो र त्यतिखेर यातायात दुर्घटनाको संख्या पनि बढ्ने गर्दछ ।

त्यसैले एकपटक फेरि, यहाँहरू सबैलाई यातायात नियमहरूको पालन गर्न र यातायात शिष्टाचारको अभ्यास गर्नहुन अनुरोध गरिन्छ ।